

बारबर्दिया नगरपालिकाको विनियोजन ऐन, २०७७

बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरूको लागि स्थानिय सञ्चित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७

सभाबाट स्वीकृत मिति २०७७/०३/०७

प्रस्तावना : बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरूको लागि स्थानिय सञ्चित कोषबाट केहि रकम खर्च गर्ने केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनिय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “बारबर्दिया नगरपालिकाको विनियोजन ऐन , २०७७ रहेको छ ” ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७७/०७८ को नगरकार्यपालिका ,वडा स्तरीय बजेट वन वातावरण तथा विपद व्यवस्थापन तर्फ,स्वास्थ्य सेवा ,शिक्षा,युवा तथा खेलकुद,लक्षित वर्ग,कृषि तथा पशु विकास , स्वरोजगार कार्यक्रमले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसुचि १ मा उल्लेखित चालु खर्च , पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी **रु. ९२,६८,८०,५२०/- अक्षरुपि बयानब्बे करोड अठसठ्ठी लाख असी हजार पाँच सय बिस रुपैया मात्र** मा नवढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३.विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/०७८ को निमित्त बारबर्दिया नगरपालिकाको नगर कार्यपालिका ,वडा स्तरीय बजेट ,वन वातावरण तथा विपद व्यवस्थापन तर्फ, स्वास्थ्य सेवा, शिक्षा ,युवा तथा खेलकुद, लक्षित वर्ग,कृषि तथा पशु,स्वरोजगार कार्यक्रमले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा स्तरीय बजेट, वन, वातावरण तथा विपद व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, युवा, शिक्षा, युवा तथा खेलकुद, लक्षितवर्ग, कृषि तथा पशु विकास, स्वरोजगार कार्यक्रमले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकबाट नपुग हुने शीर्षकमा रक सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमकव १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजि रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची - १

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९(२) बमोजिम सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. (हजारमा)

सि.नं.	अनुदान संख्या	शिर्षक	चालु खर्च	पूजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१		नगर कार्यपालिका तर्फ	१०४८५०	२४३४३३.५२	०	३४८२८३.५२
२		स्वास्थ्य शाखा	१५५००	०	०	१५५००
३		पशु सेवा शाखा	७५००	०	०	७५००
४		कृषि विकास शाखा	११७८५	०	०	११७८५
५		महिला तथा बालबालिका शाखा	४०००	०	०	४०००
६		शिक्षा तथा खेलकुद शाखा	३३०००	०	०	३३०००
७		वन तथा विपद व्यवस्थापन तर्फ		६५००	०	६५००
८		आर्थिक विकास शाखा	१७६५	०	०	१७६५
९		बहुक्षेत्रीय पोषण कार्यक्रम	२००	०	०	२००
१०		शहीद विष्णुधनि प्राविधिक शिक्षालय		४०००	०	४०००
११		न्यायिक समिति तर्फ	७००	०	०	७००
१२		कर्मचारी कल्याण कोष	१५००	०	०	१५००
१३		राजस्व शाखा	६००	०	०	६००
१४		१ नं. वडा कार्यालय	०	४९१४	०	४९१४
१५		२ नं. वडा कार्यालय	०	३८७३	०	३८७३
१६		३ नं. वडा कार्यालय	०	४३६६	०	४३६६
१७		४ नं. वडा कार्यालय	०	५०४१	०	५०४१
१८		५ नं. वडा कार्यालय	०	४०४९	०	४०४९
१९		६ नं. वडा कार्यालय	०	४३०४	०	४३०४
२०		७ नं. वडा कार्यालय	०	४७५३	०	४७५३
२१		८ नं. वडा कार्यालय	०	४२३०	०	४२३०
२२		९ नं. वडा कार्यालय	०	४८७४	०	४८७४
२३		१० नं. वडा कार्यालय	०	५०८८	०	५०८८
२४		११ नं. वडा कार्यालय	०	४५०८	०	४५०८
२५		संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम	२८७५००	०	०	२८७५००
२६		प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम	४०४५	२२३०५	०	२६३५०
२७		सामाजिक सुरक्षा भत्ता-सशर्त	१२७६९७	०	०	१२७६९७
		जम्मा	६००६४२	३२६२३८.५२	०	९२६८८०.५२